

Act

Chapter 25

Nepali Interlinear

Reference: Nepali ERV

1 Φῆστος οὖν ἐπιβὰς τῆ ἑπαρχείᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς
फेस्तोसले त्यसैले आइपुगेर त्यो प्रान्तमा पछि तीन दिन गयो तिर
[G5347](#) [G3767](#) [G1910](#) [G3588](#) [G1885](#) [G3326](#) [G5140](#) [G2250](#) [G0305](#) [G1519](#)

Ἱεροσόλυμα ἀπὸ Καισαρείας.
यरूशलेम बाट कैसरिया।
[G2414](#) [G0575](#) [G2542](#)

फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए।

2 ἐνεφάνισάν τε αὐτῷ, οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων,
उजुदी-गरे अनि उनलाई ती प्रधान-पुजारीहरू र ती प्रमुख ती यहूदीहरूका
[G1718](#) [G5037](#) [G0846](#) [G3588](#) [G0749](#) [G2532](#) [G3588](#) [G4413](#) [G3588](#) [G2453](#)

κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν,
विरुद्धमा त्यो पावलको र बिन्ती-गरे उनलाई
[G2596](#) [G3588](#) [G3972](#) [G2532](#) [G3870](#) [G0846](#)

मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे।

3 αἰτούμενοι χάριν κατ' αὐτοῦ -- ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ --
माग्दै अनुग्रह विरुद्धमा उनको ताकि बोलाउन् उनलाई तिर यरूशलेम
[G0154](#) [G5485](#) [G2596](#) [G0846](#) [G3704](#) [G3343](#) [G0846](#) [G1519](#) [G2419](#)

ἐνέδραν ποιοῦντες, ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
घात-राख्दै बनाउँदै मार्नलाई उनलाई मा त्यो बाटोमा।
[G1747](#) [G4160](#) [G0337](#) [G0846](#) [G2596](#) [G3588](#) [G3598](#)

तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए।

4 ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν,
त्यसैले त त्यसैले फेस्तोसले उत्तर-दियो राखिनु-पर्छ त्यो पावललाई मा कैसरियामा
[G3588](#) [G3303](#) [G3767](#) [G5347](#) [G0611](#) [G5083](#) [G3588](#) [G3972](#) [G1519](#) [G2542](#)

ἐαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.
आफैं अनि जाने-वाला मा छिट्टै जानु।
[G1438](#) [G1161](#) [G3195](#) [G1722](#) [G5034](#) [G1607](#)

तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु।

5 Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συνκαταβάντες, εἴ τί ἐστιν ἐν
जो त्यसैले माझ तिमीहरूमा भने शक्तिशालीहरू सँगै-गएर यदि केही छ मा
[G3588](#) [G3767](#) [G1722](#) [G4771](#) [G5346](#) [G1415](#) [G4782](#) [G1487](#) [G5100](#) [G1510](#) [G1722](#)

τῷ ἀνδρὶ ἄτοπον, κατηγορεῖτωσαν αὐτοῦ.
त्यो मानिसमा दोष आरोप-लगाउन् उनीविरुद्ध।
[G3588](#) [G0435](#) [G0824](#) [G2723](#) [G0846](#)

तिमीहरूका अगुवाहरू पनि मसंग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिने गरेका भए तिनीहरूले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।”

- 6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας, οὐ πλείους ὀκτῶ ἢ δέκα,
 बसेर अनि मा तिनीहरूमाझ दिनहरू आठ-भन्दा बढी आठ वा दश
[G1304](#) [G1161](#) [G1722](#) [G0846](#) [G2250](#) [G3756](#) [G4119](#) [G3638](#) [G2228](#) [G1176](#)
- καταβάς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσεν
 ओर्लेर मा कैसरियामा त्यो भोलिपल्ट बसेर मा त्यो न्याय-आसनमा आदेश-दियो
[G2597](#) [G1519](#) [G2542](#) [G3588](#) [G1887](#) [G2523](#) [G1909](#) [G3588](#) [G0968](#) [G2753](#)
- τὸν Παῦλον ἀχθῆναι.
 त्यो पावललाई ल्याइनु।
[G3588](#) [G3972](#) [G0071](#)

फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे।

- 7 παραγενομένου δὲ αὐτοῦ, περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων
 आइपुगेपछि अनि उनको घेरे उनलाई ती बाट यरूशलेमबाट
[G3854](#) [G1161](#) [G0846](#) [G4026](#) [G0846](#) [G3588](#) [G0575](#) [G2414](#)
- καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες, ἃ οὐκ
 आएका यहुदीहरूले धेरै र गम्भीर आरोपहरू लगाउँदै जो तिनीहरूले
[G2597](#) [G2453](#) [G4183](#) [G2532](#) [G0926](#) [G0157](#) [G2702](#) [G3739](#) [G3756](#)
- ἴσχυον ἀποδείξει.
 प्रमाणित-गर्न सकेनन्।
[G2480](#) [G0584](#)

पावल न्यायालयमा आए। यरूशलेमबाट आएका यहुदीहरू उनको वरिपरि उभिए। यहुदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्।

- 8 τοῦ Παύλου ἀπολογουμένου ὅτι: Οὕτε εἰς τὸν νόμον τῶν Ἰουδαίων,
 ती पावलले प्रतिरक्षा-गर्दै कि न-त विरुद्धमा त्यो नियम ती यहुदीहरूको
[G3588](#) [G3972](#) [G0626](#) [G3754](#) [G3777](#) [G1519](#) [G3588](#) [G3551](#) [G3588](#) [G2453](#)
- οὕτε εἰς τὸ ἱερόν, οὕτε εἰς Καίσαρά, τι ἥμαρτον.
 न-त विरुद्धमा त्यो मन्दिरको न-त विरुद्धमा कैसरको केही पाप-गर्ने।
[G3777](#) [G1519](#) [G3588](#) [G2411](#) [G3777](#) [G1519](#) [G2541](#) [G5100](#) [G0264](#)

तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहुदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।”

- 9 ὁ Φῆστος δὲ, θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ
 ती फेस्तसले अनि चाह्दै ती यहुदीहरूको अनुग्रह राख्न उत्तर-दिँदै त्यो
[G3588](#) [G5347](#) [G1161](#) [G2309](#) [G3588](#) [G2453](#) [G5485](#) [G2698](#) [G0611](#) [G3588](#)
- Παύλῳ, εἶπεν, Θέλεις εἰς Ἱεροσόλυμα, ἀναβάς, ἐκεῖ περὶ τούτων κριθῆναι
 पावललाई भने चाहन्छौ तिर यरूशलेम गएर त्यहाँ बारेमा यी-कुराहरूको न्याय-हुन
[G3972](#) [G3004](#) [G2309](#) [G1519](#) [G2414](#) [G0305](#) [G1563](#) [G4012](#) [G3778](#) [G2919](#)
- ἐπ’ ἐμοῦ?
 मेरो-सामु ममा?
[G1909](#) [G1473](#)

तर फेस्तस यहुदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहन्छौ?”

10 εἶπεν δὲ ὁ Παῦλος, Ἐστὼς «ἐπὶ τοῦ βήματος Καίσαρος» εἶμι, οὗ
 भने अनि ती पावलले, उभिएको मा त्यो न्याय-आसन कैसरको छु जहाँ
[G3004](#) [G1161](#) [G3588](#) [G3972](#) [G2476](#) [G1909](#) [G3588](#) [G0968](#) [G2541](#) [G1510](#) [G3757](#)

με δεῖ κρίνεσθαι. Ἰουδαίουσ οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον
 मेरो उचित-छ न्याय-हुनु। यहूदीहरूलाई केही अन्याय-गरिँनँ जसरी अनि तपाईंले राम्रो-सँग
[G1473](#) [G1163](#) [G2919](#) [G2453](#) [G3762](#) [G0091](#) [G5613](#) [G2532](#) [G4771](#) [G2566](#)

ἐπιγινώσκεις.

जान्दछौ।

[G1921](#)

पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैन: यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ।

11 εἰ μὲν οὖν ἀδικῶ, καὶ ἄξιον θανάτου πάπραχά τι, οὐ
 यदि त त्यसैले अन्याय-गर्छु र योग्य मृत्युको गरेको-छु केही इन्कार-गर्दिँनँ
[G1487](#) [G3303](#) [G3767](#) [G0091](#) [G2532](#) [G0514](#) [G2288](#) [G4238](#) [G5100](#) [G3756](#)

παραιτοῦμαι τὸ ἀποθανεῖν; εἰ δὲ οὐδὲν ἔστιν ὧν οὗτοι κατηγοροῦσίν
 मर्नबाट त्यो मर्न। यदि तर केही-पनि छैन जो यिनीहरूले आरोप-लगाउँछन्
[G3868](#) [G3588](#) [G0599](#) [G1487](#) [G1161](#) [G3762](#) [G1510](#) [G3739](#) [G3778](#) [G2723](#)

μου, οὐδεὶς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι!
 ममा कोहीले-पनि मलाई सक्दैन तिनीहरूलाई सुम्पनु। कैसरकहाँ अपील-गर्दछु!
[G1473](#) [G3762](#) [G1473](#) [G1410](#) [G0846](#) [G5483](#) [G2541](#) [G1941](#)

यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”

12 τότε ὁ Φῆστος, συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη, Καίσαρα
 तब ती फेस्तोसले परामर्शदातासँग-गरेर सँग त्यो सभाको उत्तर-दियो कैसरकहाँ
[G5119](#) [G3588](#) [G5347](#) [G4814](#) [G3326](#) [G3588](#) [G4824](#) [G0611](#) [G2541](#)

ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ!
 अपील-गरेछौ मा कैसरकहाँ जानेछौ!
[G1941](#) [G1909](#) [G2541](#) [G4198](#)

फेस्तसले आफ्ना महासभासंग परामर्श गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।”

13 Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη
 दिनहरू अनि बितेपछि केही अग्रिप्पा ती राजा र बेर्निके
[G2250](#) [G1161](#) [G1230](#) [G5100](#) [G0067](#) [G3588](#) [G0935](#) [G2532](#) [G0959](#)

κατήντησαν εἰς Καισάρειαν, ἀπαασάμενοι τὸν Φῆστον.
 आइपुगे तिर कैसरियामा अभिवादन-गर्दै त्यो फेस्तोसलाई।
[G2658](#) [G1519](#) [G2542](#) [G0782](#) [G3588](#) [G5347](#)

केही दिनपछि राजा अग्रिपा र वर्णिस फेस्तसलाई भेट्न सिजरिया आए।

14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο
 जब अनि धेरै दिन बसे त्यहाँ ती फेस्तोसले त्यो राजालाई प्रस्तुत-गन्यो
[G5613](#) [G1161](#) [G4119](#) [G2250](#) [G1304](#) [G1563](#) [G3588](#) [G5347](#) [G3588](#) [G0935](#) [G0394](#)

τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἄνῆρ τίς ἐστὶν καταλειμμένος ὑπὸ
 ती बारेमा त्यो पावलको भन्दै एउटा-मानिस कुनै छ छोडिएको द्वारा
[G3588](#) [G2596](#) [G3588](#) [G3972](#) [G3004](#) [G0435](#) [G5100](#) [G1510](#) [G2641](#) [G2529](#)

Φήλικος δέσμιος,
 फेलिक्सको कैदी
[G5344](#) [G1198](#)

तिनीहरू त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ।

- 15 περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ
बारेमा जसको भएपछि म तिर यरूशलेममा उजुरी-गरे ती प्रधान-पुजारीहरू र
[G4012](#) [G3739](#) [G1096](#) [G1473](#) [G1519](#) [G2414](#) [G1718](#) [G3588](#) [G0749](#) [G2532](#)
- οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ καταδίκην;
ती प्राचीनहरू ती यहूदीहरूका माग्दै विरुद्धमा उनको दण्ड।
[G3588](#) [G4245](#) [G3588](#) [G2453](#) [G0154](#) [G2596](#) [G0846](#) [G2613](#)

जब म यरूशलेम गएँ त्यहाँका मुख्य पूजाहारीहरू र बुढा यहूदी अगुवाहरूले उनको विरुद्ध मुद्दा हालेकाछन्। यी यहूदीहरू मबाट उसलाई मृत्युदण्ड दिलाउन चाहन्छन्।

- 16 πρὸς οὓς ἀπεκρίθη ὅτι, οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαι τινα
जसलाई मैले उत्तर-दिँँ कि होइन छैन रीति रोमीहरूको सुम्पनु कुनै-पनि
[G4314](#) [G3739](#) [G0611](#) [G3754](#) [G3756](#) [G1510](#) [G1485](#) [G4514](#) [G5483](#) [G5100](#)
- ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος, κατὰ πρόσωπον ἔχοι τοὺς
मानिसलाई जबसम्म वा ती अभियुक्तले सामना-सामना अनुहार पाउन् ती
[G0444](#) [G4250](#) [G2228](#) [G3588](#) [G2723](#) [G2596](#) [G4383](#) [G2192](#) [G3588](#)
- κατηγοροῦς τόπον, τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
आरोपकर्ताहरूलाई ठाउँ अनि प्रतिरक्षाको पाउन् बारेमा त्यो आरोपको।
[G2725](#) [G5117](#) [G5037](#) [G0627](#) [G2983](#) [G4012](#) [G3588](#) [G1462](#)

तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाइन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसँग मुखा-मुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।’

- 17 συνελθόντων οὖν [αὐτῶν] ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἐξῆς
भेला-भएपछि त्यसैले तिनीहरू यहाँ ढिलाई कुनै-पनि नगरेर त्यो भोलिपल्ट
[G4905](#) [G3767](#) [G0846](#) [G1759](#) [G0311](#) [G3367](#) [G4160](#) [G3588](#) [G1836](#)
- καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα,
बसेर मा त्यो न्याय-आसनमा आदेश-दिँँ ल्याइनु त्यो मानिसलाई।
[G2523](#) [G1909](#) [G3588](#) [G0968](#) [G2753](#) [G0071](#) [G3588](#) [G0435](#)

“यसर्थ ती यहूदीहरू मसँग आए। अनि मैले समय नष्ट गरिँँ। अर्को दिन म न्याय-आसनमा बसेँ अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिँँ।

- 18 περὶ οὗ, σταθέντες, οἱ κατηγοροὶ οὐδεμίαν αἰτίαν ἔφερον, ὧν ἐγὼ
बारेमा जसको उभिएर ती आरोपकर्ताहरूले कुनै-पनि दोष ल्याइनन् जुन मैले
[G4012](#) [G3739](#) [G2476](#) [G3588](#) [G2725](#) [G3762](#) [G0156](#) [G5342](#) [G3739](#) [G1473](#)
- ὑπενόουν πονηρῶν.
शङ्का-गरेको-थिएँ खराब।
[G5282](#) [G4190](#)

यहूदीहरू उठे अनि आरोप लगाए। तर यहूदीहरूले कुनै नराम्रो अपराधको लागि दोषाएनन् जुन आशा गरेको थिएँ।

- 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας, εἶχον πρὸς αὐτὸν,
प्रश्नहरू तर केही बारेमा त्यो आफ्नै धर्मको तिनीहरूको-थियो उनसँग उनको
[G2213](#) [G1161](#) [G5100](#) [G4012](#) [G3588](#) [G2398](#) [G1175](#) [G2192](#) [G4314](#) [G0846](#)
- καὶ περὶ τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
र बारेमा कोही येशूको मरेको जो भन्थे ती पावलले बाँचेको-छ।
[G2532](#) [G4012](#) [G5100](#) [G2424](#) [G2348](#) [G3739](#) [G5335](#) [G3588](#) [G3972](#) [G2198](#)

जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ ऊ झैँ पनि जिउँदो छन्।

20 ἀπορούμενος δὲ, ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον, εἰ βούλοιτο
अलमलित-भएर अनि मैले त्यो बारेमा यी-कुराहरूको छानबिन भनें यदि चाहन्थे
[G0639](#) [G1161](#) [G1473](#) [G3588](#) [G4012](#) [G3778](#) [G2214](#) [G3004](#) [G1487](#) [G1014](#)

πορεύεσθαι εἰς Ἱεροσόλυμα, κακεῖ κρίνεσθαι περὶ τούτων.
जान तिर यरूशलेम र-त्यहाँ न्याय-हुन बारेमा यी-कुराहरूको।
[G4198](#) [G1519](#) [G2414](#) [G2546](#) [G2919](#) [G4012](#) [G3778](#)

म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिनें। तर मैले पावललाई भने, 'के तिमी यरूशलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?'

21 τοῦ δὲ Παύλου, ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ
ती अनि पावलले अपील-गरेर राखिनु-पर्छ उनलाई तिर त्यो ती सम्राटको
[G3588](#) [G1161](#) [G3972](#) [G1941](#) [G5083](#) [G0846](#) [G1519](#) [G3588](#) [G3588](#) [G4575](#)

διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς
निर्णय आदेश-दिउँ राखिनु-पर्छ उनलाई जबसम्म जब पठाउँछु उनलाई कहाँ
[G1233](#) [G2753](#) [G5083](#) [G0846](#) [G2193](#) [G3739](#) [G0375](#) [G0846](#) [G4314](#)

Καίσαρα.
कैसर।
[G2541](#)

तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सकिन्न उसलाई त्यहीं राख्नु।"

22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου
अग्रिपाले अनि तिर त्यो फेस्तोसलाई चाहन्थे अनि आफैँ-पनि त्यो मानिसको
[G0067](#) [G1161](#) [G4314](#) [G3588](#) [G5347](#) [G1014](#) [G2532](#) [G0846](#) [G3588](#) [G0444](#)

ἀκοῦσαι. Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
सुन्न। भोली भने सुन्नेछौ उनको।
[G0191](#) [G0839](#) [G5346](#) [G0191](#) [G0846](#)

अग्रिपाले फेस्तसलाई भने, "म त्यो मानिसको कुरा सुन्न चाहन्छु।" फेस्तसले भने, "भोली तपाईंले सुन्न सक्नु हुन्छ।"

23 Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης, μετὰ πολλῆς
त्यो त्यसैले भोलिपल्ट आएपछि त्यो अग्रिप्पा र त्यो बेनिके सँग ठूलो
[G3588](#) [G3767](#) [G1887](#) [G2064](#) [G3588](#) [G0067](#) [G2532](#) [G3588](#) [G0959](#) [G3326](#) [G4183](#)

φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σὺν τε χιλιάρχοις καὶ
शानसहित र प्रवेश-गरेपछि मा त्यो सुनुवाई-कक्षमा सँगै अनि सहस्रपतिहरूसहित र
[G5325](#) [G2532](#) [G1525](#) [G1519](#) [G3588](#) [G0201](#) [G4862](#) [G5037](#) [G5506](#) [G2532](#)

ἀνδράσιν τοῖς κατ' ἐξοχὴν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φῆστου,
मानिसहरूसहित ती विशेष-रूपले प्रमुख त्यो शहरका र आदेश-दिएर ती फेस्तोसको
[G0435](#) [G3588](#) [G2596](#) [G1851](#) [G3588](#) [G4172](#) [G2532](#) [G2753](#) [G3588](#) [G5347](#)

ἤχθη ὁ Παῦλος.
ल्याइयो ती पावल।
[G0071](#) [G3588](#) [G3972](#)

अर्को दिन अग्रिपा र वर्णिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र वर्णिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे।

| | | | | | | | | | | | |
|----|------------------------|-----------------------|------------------------|-----------------------|---------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|---------------------------------|------------------------|
| 24 | καί र | φησιν भने | ὁ ती | Φῆστος, फेस्तोसले | Ἀγρίππα अग्रिप्पा | βασιλεῦ, राजा | καὶ र | πάντες सबै | οἱ ती | συμπαρόντες उपस्थित-हुनुभएका | |
| | G2532 | G5346 | G3588 | G5347 | G0067 | G0935 | G2532 | G3956 | G3588 | G4840 | |
| | ἡμῖν, हाम्रा | ἄνδρες, मानिसहरू | θεωρεῖτε हेर्नुहोस् | τοῦτον, यसलाई | περὶ बारेमा | οὗ जसको | ἅπαν समस्त | τὸ त्यो | πλήθος समूह | τῶν ती | Ἰουδαίων यहूदीहरूको |
| | G1473 | G0435 | G2334 | G3778 | G4012 | G3739 | G0537 | G3588 | G4128 | G3588 | G2453 |
| | ἐνέτυχόν बिन्ती-गरे | μοι, मलाई | ἔν मा | τε अनि | Ἱεροσολύμοις यरूशलेममा | καὶ र | ἐνθάδε, यहाँ | βοῶντες चिच्याउँदै | μὴ न | δεῖν चाहिन्छ | αὐτὸν उनलाई |
| | G1793 | G1473 | G1722 | G5037 | G2414 | G2532 | G1759 | G0994 | G3361 | G1163 | G0846 |
| | ζῆν बाँच्न | μηκέτι. अब-उसो। | | | | | | | | | |
| | G2198 | G3371 | | | | | | | | | |

फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसंग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहूदीहरू र यरूशलेममा भएका यहूदीहरूले यस मानिसको विरुद्ध गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन।

| | | | | | | | | | | |
|----|-----------------------|------------------------------|-----------------------|-------------------------|-----------------------|-----------------------|-----------------------|-------------------------|-----------------------|-----------------------|
| 25 | ἐγὼ मैले | δὲ, अनि | κατελαβόμεν पाएँ | μηδὲν केही-पनि | ἄξιον योग्य | αὐτὸν उनले | θανάτου मृत्युको | πεπραχένα, गरेको-छैन | αὐτοῦ उनैले-आफैं | δὲ अनि |
| | G1473 | G1161 | G2638 | G3367 | G0514 | G0846 | G2288 | G4238 | G0846 | G1161 |
| | τοῦτου यो | ἐπικαλεσαμένου अपील-गरेको | τὸν त्यो | Σεβαστὸν, सम्राटकहाँ | ἔκρινα निर्णय-गरें | πέμπειν, पठाउन। | | | | |
| | G3778 | G1941 | G3588 | G4575 | G2919 | G3992 | | | | |

जब मैले जाँचिरहेको थिएँ उसले केही यस्तो भूल गरेको मैले पाइन ताकि उसलाई मृत्यु दण्ड दिइयोस्। अनि आफैंले सिजरकहाँ अपील गरे। यसैकारण यिनलाई मैले रोम पठाउने निर्णय गरें।

| | | | | | | | | | | | |
|----|-----------------------|-------------------------|-------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|
| 26 | περὶ बारेमा | οὗ, जसको | ἀσφαλές निश्चित | τι केही | γράψαι लेख्न | τῷ त्यो | κυρίῳ, मालिकलाई | οὐκ छैन | ἔχω. मसँग। | διὸ यसकारण | προήγαγον ल्याएँ |
| | G4012 | G3739 | G0804 | G5100 | G1125 | G3588 | G2962 | G3756 | G2192 | G1352 | G4254 |
| | αὐτὸν उनलाई | ἐφ’ मा | ὑμῶν, तिमीहरूको-सामु | καὶ र | μάλιστα विशेषगरी | ἐπὶ मा | σοῦ, तपाईंको-सामु | βασιλεῦ राजा | Ἀγρίππα, अग्रिप्पा | ὅπως ताकि | |
| | G0846 | G1909 | G4771 | G2532 | G3122 | G1909 | G4771 | G0935 | G0067 | G3704 | |
| | τῆς त्यो | ἀνακρίσεως जाँचपरखको | γενομένης, भएपछि | σχῶ पाउँ | τί केही | γράψω. लेख्नु। | | | | | |
| | G3588 | G0351 | G1096 | G2192 | G5101 | G1125 | | | | | |

तर मैले उनको विषयमा सिजरलाई के लेख्ने कुनै निश्चित आधार पाइन। यसकारण उनलाई मैले तपाईंहरू सबैको समक्ष उभ्याएँ। म आशान्वित छु कि तपाईंहरूको प्रश्न पश्चात तपाईंहरूले सुझावहरू मलाई दिनुहुनेछ ताकि म सिजरलाई केही लेख्न सक्छु।

| | | | | | | | | | | | |
|----|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|
| 27 | ἄλογον अतार्किक | γάρ किनकि | μοι मलाई | δοκεῖ लाग्न | πέμποντα पठाउँदै | δέσμιον, कैदीलाई | μὴ न | καὶ अनि | τὰς ती | κατ’ विरुद्धका | αὐτοῦ उनको |
| | G0249 | G1063 | G1473 | G1380 | G3992 | G1198 | G3361 | G2532 | G3588 | G2596 | G0846 |
| | αἰτίας आरोपहरू | σημᾶναι. जनाउनु। | | | | | | | | | |
| | G0156 | G4591 | | | | | | | | | |

उसको विरोधमा दोषहरू नआँल्याई केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।”